



नेपाल नेत्रज्योति संघ
हिमालय आँखा अस्पताल
घारीपाटन, पोखरा



शिलबन्दी बोलपत्र आवहानको सूचना
सूचना प्रकाशित मिति : २०८१/०२/३१

यस अस्पतालको लागि आ.व. २०८१/०८२ मा आवश्यक पर्ने तपशिल बमोजिमका सामानहरु बोलपत्र माध्यमबाट खरिद गर्नुपर्ने भएकोले निम्न शर्तहरुको अधिनमा रहि शिलबन्दी बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरु:

- १) बोलपत्र सम्बन्धी सूचना प्रकाशित भएको मिति देखि २१ औं दिन मिति २०८१/०३/१९ गते कार्यालय समय सम्म यस हिमालय आँखा अस्पतालको लक्ष्मी सनराईज बैंक लिमिटेड, विरौटा शाखामा रहेको खाता नं. १३९११०००३९३ मा बोलपत्र दस्तुर वापतको देहायमा उल्लेखित रकम (फिर्ता नहुने) जम्मा गरी वा अस्पतालको लेखा शाखामा बुझाई फर्म दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८१/०८२ सम्मको लागी सम्बन्धित व्यवसाय गर्न पाउने गरी नविकरण गरिएको इजाजत पत्र, कर दर्ता प्रमाणपत्र, आ. व. २०७९/८० सम्मको कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गरी बोलपत्र फारम खरिद गर्न सकिनेछ ।
- २) यसरी खरिद गरिएको बोलपत्र फारम साथ आ. व. २०८१/०८२ सम्म सम्बन्धित व्यवसाय सञ्चालन गर्नको लागि नविकरण सहितको फर्म/कम्पनी दर्ता प्रमाण पत्र, व्यवसाय सञ्चालन गर्न पाउने इजाजत पत्र, आयकर दर्ता प्रमाणपत्र, आ.व. २०७९/०८० सम्मको कर चुक्ता प्रमाणपत्र, स्थानिय पालिका दर्ता प्रमाण पत्र र अन्य फर्म सँग सम्बन्धित कागजातहरु नोटरी पब्लीकबाट अनिवार्य रूपमा प्रमाणित गराई, बोलपत्र फारम खरिद दस्तुर बुझाएको रसिद वा भौचर समेत संलग्न राखी मिति २०८१/०३/२० गते दिनको १२.०० बजे भित्र अस्पताल प्रशासनमा दर्ता गराई सक्नु पर्नेछ । तोकिएको म्याद भित्र रित पूर्वक प्राप्त भएका बोलपत्रहरु सोहि दिनको २:०० बजे बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा अस्पतालमा खोलिनेछ । बोलपत्रदाता/प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
- ३) बोलपत्र फारम खरिद तथा दर्ता गर्ने अन्तिम दिन विदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिनलाई अन्तिम दिन मानिनेछ । बोलपत्र पेश गर्दा खामको बाहिर यस अस्पतालको नाम सम्बोधन गरी ठेक्का नं. र सप्लायर्सको नाम खुलाई शिलबन्दी गरी पेश गर्नुपर्नेछ ।
- ४) औषधी, मेडिकल सप्लाइज तथा IOL को हकमा अनिवार्य रूपमा कम्पनीको आधिकारिक बिक्रेताको प्रमाण पत्र र अन्य सामग्री आपूर्तिकर्ताले समेत उपलब्ध भए सम्म आधिकारीक बिक्रेताको प्रमाण पत्र बोलपत्र साथ संलग्न राख्नु पर्नेछ ।
- ५) बोलपत्रदाताले आफुले कबोल गरेको प्रत्येक आइटमहरुको मु.अ. कर बाहेकको दर रेटलाई अंक र अक्षर दुवैमा उल्लेख गर्नु पर्नेछ । अंक र अक्षरमा लेखेको दररेट फरक परेमा अक्षरमा लेखिएको मान्यता दिइनेछ । साथै बोलपत्रको प्रत्येक पानामा बोलपत्रदाताको आधिकारीक हस्ताक्षर र छाप लगाएको हुनुपर्नेछ ।
- ६) बोलपत्रदाताले दररेट उल्लेख गर्दा केरमेट गरेको ठाँउमा र प्रत्येक पानामा सहिछाप नगरेको, दरभाउपत्र फारमको फोटोकपी गरी पेश गरेको यस अस्पतालबाट विक्रि नभएको, एक व्यक्ति वा फर्मका नाँउमा विक्रि भएको दरभाउपत्र फारम अर्को व्यक्ति वा फर्मको तर्फबाट पेश गरेको वा आफ्नो तर्फबाट कुनै शर्त राखी पेश गरेको बोलपत्रलाई मान्यता दिइने छैन ।
- ७) कारण जनाई वा नजनाई बोलपत्र पुर्ण वा आंशिक रूपमा स्विकृत गर्ने वा नगर्ने सम्पुर्ण अधिकार यस अस्पतालमा निहित रहनेछ । यस सूचना, शर्तहरुमा कुनै विवाद उत्पन्न भएमा यस अस्पतालको निर्णय नै अन्तिम तथा मान्य निर्णय हुनेछ ।
- ८) औषधी तथा औषधीजन्य सामग्रीहरुको आपूर्ति गर्दा कम्तीमा एक वर्षको म्याद गुरिने मिति हुनु पर्नेछ ।

Himalaya Eye Hospital
Gharpatan, Pokhara
Nepal



नेपाल नेत्रज्योति संघ
हिमालय आँखा अस्पताल
घारीपाटन, पोखरा



- ९) आवश्यक सामानहरूको विवरण यसै साथ संलग्न गरिएको छ । चशमाको फ्रेम तथा शिशाको हकमा अनिवार्य रूपमा sample समेत उपलब्ध गराउनु पर्ने छ ।
- १०) प्रत्येक ठे. नं. को प्रत्येक आइटमहरू छुट्टा छुट्टै वा पुर्ण रूपमा स्विकृत गर्न सकिनेछ । बोलपत्र फारममा उल्लेख भए अनुसार उपलब्ध गराउने सामानको स्पष्ट रूपमा ब्रान्ड र इकाई उल्लेख गर्नुपर्नेछ ।
- ११) स्विकृत बोलपत्रकर्ताले सामाग्री यस अस्पताल सम्म ढुवानीको खर्च बोलपत्रकर्ता स्वयले नै व्यहोर्न पर्नेछ र आ. ब. २०८१/०८२ सम्म स्विकृत दररेटमा सामाग्री उपलब्ध गराउनु पर्नेछ । मुल्य वृद्धी गरेमा धरौटी रकमबाट कट्टा गरीनेछ ।
- १२) बोलपत्रको मान्य अवधि बोलपत्र खोलिएको दिन देखी गणना हुने गरी २१ दिन सम्मको हुनेछ । बोलपत्रकर्ताको बोलपत्र आंशिक वा पुर्ण स्विकृत भएमा मान्य अवधि भित्र स्विकृत रकमको २.५% बराबर हुन आउने रकम शर्त नं. १ मा उल्लेखित अनुसारको अस्पतालको खातामा नगदै (बैंक ग्यारेन्टी मान्य नहुने) जम्मा गरी सोको सककल भौचर प्राप्त भए पश्चात खरिद/बिक्री सम्भौता गरिनेछ ।
- १३) अन्य जानकारीका लागि कार्यालय समय भित्र उल्लेखित फोन नम्बर वा ईमेल मार्फत सम्पर्क राख्न सकिनेछ ।

माथि उल्लेखित शर्तहरू बाहेक अन्य शर्तहरू नेपाल नेत्रज्योति संघ प्रशासनिक कार्य सञ्चालन नियमावली, २०८०, आर्थिक प्रशासन नियमावली-२०८० र प्रचलित कानून बमोजिम हुनेछन् ।

तपशिल:

क.स	ठेक्का नं.	विवरण	बोलपत्र फारम खरिद दस्तुर
१	१/२०८१/०८२	औषधीहरू	रु. ३,०००/००
२	२/२०८१/०८२	चशमा फ्रेम/Sun Glasses/Reading Glasses	रु. ३,०००/००
३	३/२०८१/०८२	चशमाका शिशाहरू	रु. ३,०००/००
४	४/२०८१/०८२	Order Glasses (RX Power)	रु. ३,०००/००
५	५/२०८१/०८२	Contact Lens	रु. ३,०००/००
६	६/२०८१/०८२	मेडिकल सप्लाईज/IOLS	रु. ३,०००/००
७	७/२०८१/०८२	छपाई तथा मसलन्द	रु. १,०००/००
८	८/२०८१/०८२	स्टेशनरी	रु. १,०००/००
९	९/२०८१/०८२	ल्याबका सामाग्रीहरू	रु. १,०००/००
१०	१०/२०८१/०८२	Box Cover Standard	रु. ३,०००/००
११	११/२०८१/०८२	Spare Parts	रु. १,०००/००
१२	१२/२०८१/०८२	सफाई सामाग्री	रु. १,०००/००


Himalaya Eye Hospital
Gharipatan, Pokhara
Nepal
Estd: 1993



नेपाल नेत्रज्योति संघ
हिमालय आँखा अस्पताल
घारीपाटन, पोखरा



श्री मेडिकल डाईरेक्टरज्यु,
हिमालय आँखा अस्पताल,
घारीपाटन, पोखरा ।

महोदय,

बोलपत्र फारामसाथ संलग्न बोलपत्रका शर्तहरु पुर्णत पालना गर्न मन्जुर गरी
..... सामाग्री तथा सेवा आपूर्ति गर्न शिलबन्दी बोलपत्रमा निर्धारित
शर्त एवं प्रचलित नियमको परिधिभित्र रही कार्य गर्न ईच्छुक भएकोले यो दरखास्त पेश गरेको छु ।

बोलपत्रदाताको फर्म/कम्पनीको नाम : हिमालय नेत्रज्योति संघ

प्रोप्राइटर/प्रतिनिधीको नाम : हिमालय आँखा अस्पताल
घारीपाटन, पोखरा

पुरा स्थायी ठेगाना :

दस्तखत :

फोन नं. :

मिति :

फर्मको छाप :

निवेदकको नाम :

हस्ताक्षर :

पुरा स्थायी ठेगाना :

दस्तखत :

फोन नं. :

मिति :

फर्मको छाप :





Nepal Netra Jyoti Sangh
Himalaya Eye Hospital
 Gharipatan, Pokhara-17



Tender Form for Optical Glasses

Fiscal Year 2081/082

Required Qty. 80,000 Pcs.

ITEMS DESCRIPTION	Unit	Hardcoat	Hardcoat PG	ARC PG			Blue Cut			Blue Cut PG			Blue Cut Super Hydrophobic	Branded	Branded	Other Items	Remarks
				Green	Blue	Double	Green	Blue	Double								
Coating																	
Index																	
A) SPHERICAL GLASS	Unit																
1 Plano Glass	Pair																
2 +0.25DS TO + 2.00DS	Pair																
3 +2.25DS TO + 4.00DS	Pair																
4 +4.25DS TO + 6.00DS	Pair																
5 +6.25DS TO + 8.00DS	Pair																
6 +8.25DS TO + 10.00DS	Pair																
7 -0.25DS TO - 2.00DS	Pair																
8 -2.25DS TO - 4.00DS	Pair																
9 -4.25DS TO - 6.00DS	Pair																
10 -6.25DS TO - 8.00DS	Pair																
11 -8.25DS TO - 10.00DS	Pair																
B) CYLINDRICAL GLASS	Unit																
1 + 0.25DC TO + 2.00 DC	Pair																
2 + 2.25DC TO + 4.00 DC	Pair																
3 - 0.25DC TO - 2.00 DC	Pair																
4 -2.25DC TO - 4.00 DC	Pair																
5 - 4.25DC TO - 6.00 DC	Pair																

Himalaya Eye Hospital
 Pokhara
 Gharipatan

ITEMS DESCRIPTION	Hardcoat	Hardcoat PG	Blue Cut			Blue Cut PG			Blue Cut Super Hydrophobic	Branded	Branded	Other Items	Remarks
			Green	Blue	Double	Green	Blue	Double					
Coating													
Index													
C) COMPOUND GLASS													
1 -0.25 DS TO-2.00 DS/-0.25 DC TO -2.00 DC													
2 -2.25 DS TO-4.00 DS/-0.25 DC TO -2.00 DC													
3 -4.25 DS TO-6.00 DS/-0.25 DC TO -2.00 DC													
4 +0.25 DS TO+2.00 DS/-0.25 DC TO-2.00 DC													
D) BIFOCAL GLASS													
1 Plano Add + 1.00 DS TO +3.00 DS													
2 +0.25DS TO + 2.00DS Add + 1.00 TO+3.00													
3 +2.25DS TO + 3.00DS Add + 1.00 TO+3.00													
4 - 0.25DS TO - 2.00DS Add + 1.00 TO+3.00													
5 +0.25DC TO +2.00DC*180 Add+1.00 TO+3.00													
6 - 0.25DC TO - 2.00DC*90 Add+1.00 TO+3.00													
E) PROGRESSIVE GLASS													
1 Plano Add + 1.00 DS TO +3.00 DS													
2 +0.25DS TO + 2.00DS Add + 1.00 TO +3.00													
3 -0.25DS TO - 2.00DS Add + 1.00 TO +3.00													
4 +0.25DC TO+2.00 DC*180 Add+1.00 TO+3.00													
5 -0.25DC TO-2.00 DC*90 Add+1.00 TO+3.00													

Note: All Glass items Should Be 65/70mm & Curbed Base. Provide the sample of all the items.

Note: Sample needed

Firm/Company Name:

Stamp & Signature:

Contact Number:



(Handwritten signature)